



लोकतान्त्रिक गणतन्त्रको एकमात्र आधार "सत्य, तथ्य र खोजमुखक समाचारको संवाहक"

# कृपा

## दैनिक

स्वना स्वना स्वना

५ वर्षके निचेके सम्पूर्ण बच्चा सबके पोलियो थोपा खियाँई आ लुल्ला लड्ड तथा अपाङ्ग होये से बचाँई । ई सब अपनेके वाईमे तथा खोप क्लिनिकमे ले जाके महिला स्वास्थ्य स्वयंम सेवीका दिदि से खियावाई ।  
पोलियो थोपा खियाबेके मिति इहे माघ १९ गते से माघ २० गते तक खियावल जा रहल बा ।  
जिल्ला स्वास्थ्य कार्यालय बारा

❖ वर्ष :- ४ ❖ अंक - ३२२ ❖ २०६४ माघ १३ गते आइतवार २००८ Jan २६ ❖ मूल्य रू. २/- ❖ पृष्ठ संख्या :- ४

## बन्द, भडप, तनावबीच सातदलको पांचौ चुनावी घोषणासभा सम्पन्न सभालाई नविथोलन फोरमका सह-संयोजकको निर्देशन

■ कृपा संवाददाता —  
जनकपुर, १२ माघ / सत्ता साभोदारदल सात राजनीतिक दलको गठबन्धनले आह्वान गरेको चुनावी घोषणा सभा अन्तरगत पांचौ चरणको सभा शनिवार धनुषा जिल्लाको जनकपुरमा सम्पन्न भएको छ ।  
संयुक्त मधेशी मोर्चा, तराई जनतान्त्रिक मुक्ति मोर्चा लगायतका आधा दर्जन भूमिगत संगठनले सभा विधोलने गरी आयोजना गरेको बन्दका बावजुद पनि उक्त सभा सम्पन्न भएको हो । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भएपनि दिनभर प्रदर्शनकारी र प्रहरीबीच भडप भएको थियो । सभा आयोजना गरिएको स्थलबाट नजिकै संयुक्त मधेशी

मोर्चाका कार्यकर्ता र प्रहरीबीच सभा सकेपछि पनि भडप भइरहेको थियो । प्रहरीको भडपमा परी ८२ जना आफ्ना कार्यकर्ता घाइते भएको फोरम उपचार भइरहेको छ । सातदलले आयोजना गरेको सभास्थल नजिकै प्रहरी र प्रदर्शनकारीबीच भडप भइरहदा सात राजनीतिक दलका प्रतिनिधि भने सभालाई संबोधन गर्दै चैत २८ गते तर्फिकएको संविधान सभाको चुनाव फल हुने बताएका छन् । सो सभालाई नेपाली कांग्रेसका

महामंत्री रामचन्द्र पौडेल, नेकपा एमालेका रामचन्द्र भन्ना, नेकपा माओवादीका मातृका यादव, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापती, संयुक्त वाममोर्चाका सिपी मैनाली, नेपाल सद्भावना पार्टीका सरिता गिरी लगायतका सात दलका प्रतिनिधिले सभालाई संबोधन गर्दै चैतमा चुनाव सम्पन्न गराई छाड्ने प्रतिवद्धता जनाएका छन् । यसैबीच मधेशी जनअधिकार फोरमका सह-संयोजक जय प्रकाश गुप्ताले सात दलको सभा नविथोलनका लागि आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको छ । शनिवार सप्तरीमा पत्रकार सम्मेलन गरी गुप्ताले मधेशी जनताको भावनालाई सातदलले संबोधन गर्न नसकेका कारण आक्रोश पैदा भएको दावी गर्नुभयो । सातदलीय गठबन्धनले देशका प्रमुख सहरमा आयोजना गरेको चुनावी सभा अन्तरगत जनकपुरमा उक्त सभा भएको हो । १९ गते सोही प्रकृतिको सभा वीरगंजमा हुदै छ ।

विभिन्न भूमिगत अर्थ भूमिगत तराईका संगठनहरूले माघ १९ को सभालाई विथोलन बन्द आह्वान गरेको भएपनि सात दलीय गठबन्धन मध्येको जनमोर्चा नेपालले वीरगंजमा माघ १९ को सभा सफल पार्नलाई मोटरसाइकल चालीको आयोजना गरेको छ । जिल्ला अध्यक्ष वावुराम कौशिकको नेतृत्वमा उक्त चाली निस्किएको हो ।

## प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भएपनि दिनभर प्रदर्शनकारी र प्रहरीबीच भडप भएको थियो ।

## फेरि सदरमुकाम चक्काजाम र दुई दिने जिल्ला बन्दको आह्वान रेष्टुरेन्ट बन्द गर्न चेतावनी, सभा सफल पार्न चाली

■ कृपा संवाददाता —  
वीरगंज, १२ माघ / सात राजनीतिक दलको गठबन्धनले यही माघ १९ गते वीरगंजमा चुनावी घोषणा सभाको आयोजना गरेको भएपनि सभालाई विथोलन विभिन्न संगठनहरूले आफ्ना आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिवार सांझा वीरगंजको घाटघरमा संयुक्त मधेशी मोर्चाले चक्का जाम गरी आइतवार दिनभर वीरगंजमा चक्का जाम गर्ने जनाएको छ । जक्काजामपछि आयोजित कोण सभालाई संबोधन गर्दै मोर्चाका शाशिकपुर मिया, निजामुद्दीन समानी, शिव पटेल लगायतकाले सरकारले फोरमसंग गरेको २२ बुँदे सम्झौता कार्यान्वयन नगरेको कारण त्यसरी चक्का जाम आह्वान गरेको दावी गरेका छन् । यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइँत समूह)ले माघ १५ र १६ गते दुई दिनका लागि बारा र पर्सा जिल्ला बन्दको आह्वान गरेको छ ।

सात दलले जनतालाई धोका दिएका कारण सभा विथोलन बन्दको आह्वान गरिएको मोर्चाका जिल्ला संयोजक विराटले विज्ञापितमाफत जनाएका छन् । उता, पृथ्वी सिंह समूहले वीरगंजमा संचालित सबै रेष्टुरेन्टहरू तीन दिन पछि बन्द गर्न चेतावनी दिएको छ । पृथ्वी सिंह समूहका जिल्ला ईन्चार्ज वादलले विज्ञापितमाफत यस्तो चेतावनी दिएका हुन् ।

सात दलले जनतालाई धोका दिएका कारण सभा विथोलन बन्दको आह्वान गरिएको मोर्चाका जिल्ला संयोजक विराटले विज्ञापितमाफत जनाएका छन् । उता, पृथ्वी सिंह समूहले वीरगंजमा संचालित सबै रेष्टुरेन्टहरू तीन दिन पछि बन्द गर्न चेतावनी दिएको छ । पृथ्वी सिंह समूहका जिल्ला ईन्चार्ज वादलले विज्ञापितमाफत यस्तो चेतावनी दिएका हुन् ।

## सुस्तामा टोली

नवलपरासी, १२ माघ । सुस्तामा भएको भारतीय अतिक्रमणको अध्ययन-अनुगमन गरी प्रतिवेदन तयार पार्न उद्देश्यले संयुक्त जनआन्दोलन घाइते समिति, नवलपरासीको एउटा टोली आज अतिक्रमित त्रिवेणी गाउँ विकास समिति, बडा नं. ४ सुस्ता पुगेको छ । सो टोलीमा राजनीतिक दलका प्रतिनिधि, जनआन्दोलनका घाइते, सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीसमेत रहेको टोली प्रमुख यदु सिग्देलले जानकारी दिनुभयो । टोलीले अतिक्रमित भूमिको प्रत्यक्ष अवलोकन, अध्ययन र अनुगमन गरी प्रतिवेदन तयार पार्ने बताइएको छ । समितिले सुस्तालाई अतिक्रमणबाट मुक्त गरियोस् भनी सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत नैडाकोटदेखि परासीसम्मका आठ हजार ५०० - शेष: पृष्ठ ३ मा

## ट्रक व्यवसायी तथा चालकमा

### अपील

ब्यावसायी विरोधी संस्थाहरूले विभिन्न पत्रपत्रिका एवं एफएममा टोकन प्रणाली स्थगित भएको भ्रमात्मक समाचार फैलाएकोमा सो समाचारप्रति सचेत रही उक्त संस्थाविरुद्ध सबै यातयात व्यवसायी एवं यातयात मजदुर उत्रनु हुनका साथै यस संघले लागु गरेको पसौनी देखि कलैया लगायत आसपासका क्षेत्रहरूमा पूर्ववत नै टोकन प्रणाली संचालन भइरहेकोले सोही अन्तरगत लोडिंग कार्य गरी पेशा सुरक्षित राख्न हार्दिक अपील गर्दछौ ।

कलैया यातयात ट्रक व्यवसायी संघ  
कलैया,बारा, फोन नं.: ०५३-५५१२६०

## सभामा सहभागि नहुने निर्णय

■ कृपा संवाददाता —  
निजगढ, १२ माघ / राजावादी सि.पी. मैनालीको नेतृत्वमा माघ १९ गते वीरगंजमा हुने ७ दलको संयुक्त जनसभामा सहभागि नहुने अखिल नेपाली आदिवासी जनजाती महासंघ वारा र नेपाल तामांग स्वयत्त संघ वाराले जनाएको छ । अखिल नेपाल आदिवासी जनजाती महासंघ बाराका अध्यक्ष श्रवण कुमार चौधरी र नेपाली तामांग स्वयत्त संघका केन्द्रीय सदस्य बुद्धिमान धिंसिगंङ्गा संयुक्त हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञापितमा सो कुरा जानकारी गराइएको हो ।

## ट्रक व्यवसायी तथा चालकमा

### अपील

ब्यावसायी विरोधी संस्थाहरूले विभिन्न पत्रपत्रिका एवं एफएममा टोकन प्रणाली स्थगित भएको भ्रमात्मक समाचार फैलाएकोमा सो समाचारप्रति सचेत रही उक्त संस्थाविरुद्ध सबै यातयात व्यवसायी एवं यातयात मजदुर उत्रनु हुनका साथै यस संघले लागु गरेको चैनपरदेखि वीरगंज लगायत आसपासका क्षेत्रहरूमा पूर्ववत नै टोकन प्रणाली संचालन भइरहेकोले सोही अन्तरगत लोडिंग कार्य गरी पेशा सुरक्षित राख्न हार्दिक अपील गर्दछौ ।

दुवानी व्यवसायी संघ  
पर्सा,वीरगंज, फोन नं.: ५३००२६

## आफ्नो हकहितका लागि संगठन निर्माण तर्फ उन्मुख हुँदै छन, पर्सेली महिला संचारकर्मीहरू

वीरगंज नेपालको प्रवेशद्वारका अलवा आर्थिक नगरीको रूपबाट समेत परिचित छ अब वीरगंज विस्तारै संचारको राजधानीको रूपबाट समेत परिचित हुँदै छ । नेपालको अन्य सहर जस्तै वीरगंज पनि संचारको दुष्कीणले निकै अगाडी बढेको छ । वीरगंजमा प्रसारण भइरहेका चारवटा एफएम र १७ वटा दैनिकी पत्रपत्रिका नै यसका उदाहरण हुन् । जति वीरगंजमा संचारको विकास भएको छ, त्यति पुरुष संचारकर्मीहरू छन् त्यो हिसावमा महिला संचारकर्मीहरू अत्यन्तै न्यून मात्रामा छन् । वीरगंजमा खुलेका एफएमबाट

नै महिलाहरूले आफ्नो प्रतिभा फुलाउनै अवसर पाएका हुन् । महिला पत्रकारहरूले अवसर पाएपनि महिलाबाट नै र पुरुषको शोषणकारी नीतिले र महिला एकातको कमीले उनीहरू पछाडी परेको यथार्थ हो । तर अब महिला संचारकर्मीहरू पनि संगठित हुने भएका छन् ।

कृपा दृष्टि

विशेष गरी महिलाहरूको पक्षमा आवाज उठाउनका लागि र आफ्नो पेशाको ग्यारेन्टीका लागि उनीहरू संगठनमा लाग्न थालेका हुन् । वीरगंजमा हाल महिला क्रियाशिल पत्रकारहरू न्यून मात्रामा देखिन्छन् । खासगरी चन्द्रलादेवि दास, रचना ढकाल, दृष्टिवाणी, सरस्वती अधिकारी, सजिता पोखरेल, अमृता मैनाली, विभा लुइटेला, विम्वी शर्मा लगायतका केही औलामा गन्स सकेन महिला पत्रकारहरू क्रियाशिल भएको देखिन्छ । जे होस् वीरगंजेली महिलाहरू एक भएर अगाडी बढ्न आवश्यक देखिन्छ । संगठन निर्माण गरेर वीरगंजेली महिलाहरू अगाडी बढ्न यही नै हो सबैको शुभेच्छया र शुभ कामना ।

## महावाणी

ध्यायतो विषयान्पुंसः संगतेषुपजायते ।  
संगात्पुञ्जयते कामः कामात्क्रोधोभिजायते ॥

When a man allows his mind to muse on the objects of sense-enjoyments, an attraction for them is created. Attraction develops into craving and from craving follow causes for anger.

**प्रधान सम्पादक** : नवराज उपाध्याय  
**प. निर्देशक/सम्पादक** : कमल कुमार उपाध्याय  
९८४९०४९८८९, ९८०४२७७३२२२  
**कार्यकारी सम्पादक** : कृष्णदास खनाल, विनोद प्याकुटेल  
**प्रकाशक/मुद्रक** : कुशल प्रकाशन अफसेट प्रेस, बारा  
**विशेष सहयोगी** : आमप्रकाश ठाकुर / रमेश तिमल्सिना  
**आई.टी. प्रमुख** : भुवन कुमार भट्ट  
कार्यालय- आचार्य इलेक्ट्रॉनिक्स, भरतचौक, कलैया  
फ्याक्स नं. ०५३-५५०५६६,  
श्रीपुर, वीरगंज-१६,  
फोन नं. ०५१-५२४३६६, फ्याक्स ०५१-५२३०७६  
**e-mail**:- krepedaily@gmail.com

http://krepedia.wordpress.com

## सम्पादकीय.....

## राजनीतिक माग संबोधनको आवश्यक

दिन चौ गुना रात छ गुना भने भै नेपाल सरकारले तोकेको संविधान सभाको निर्वाचन पनि क्रमशः नेपाली जनताको घर दैलोमा भित्रदै छ । हुनत संविधान सभाको चुनाव फेरि हुदैनकि भन्ने आशंखा पनि जनमानसमा उब्जिएको पाइन्छ । तर त्यो भन्दैमा अब कुनैपनि हालतमा संविधान सभाको चुनाव स्थगित गरिनु हुन्न । जनता संविधान सभाको पक्षमा भएकाले पनि अब कुनै वाहाना भिकेर चुनाव स्थगित गर्न खोजियो भने सातदल पतन हुने निश्चित छ । त्यसो त यदी तोकिएको समयमा संविधान सभाको चुनाव सम्पन्न चैत २८ गते भएन भने नेपाली जनताको भविष्यमाथि समेत प्रश्न चिन्ह तेर्सिन्छ । नेपालको वर्तमान लोकतान्त्रिक पद्धतीमाथि पनि प्रश्न तेर्सिने भएकाले चैत २८ गते जसरी भएपनि संविधान सभाको चुनाव सम्पन्न गराइनु पर्छ, त्यो सत्तामा सालेर भएकै हैसियतले सातदलको प्रमुख दायित्व हो ।

तोकिएको समयमा संविधान सभाको चुनाव सम्पन्न गराउनका लागि तराईको समस्यालाई संबोधन गरिनुपर्छ । तराईका जनताले उठाएको राजनीतिक मागलाई राज्यले तत्काल संबोधन गर्नुपर्छ र अन्य मागलाई राज्यले त्यहीरूपबाट हेर्नुपर्छ । यदी मधेशका सबै माग जायज हो भने संबोधन गरिनु पर्छ होइन भने त्यही हिसाबले रणनीति सरकारले अपनाउनु पर्छ अनि मात्र तोकिएको समयमा चुनाव सम्पन्न हुन्छ

## सुस्तामा छैन राज्यको उपस्थिति

सुस्तामा अहिले राज्यको उपस्थिति राम्रो छैन । सो क्षेत्र राज्यविहीन अवस्था छ । त्यसैले त्यहाँ भारतीय पक्षबाट विनानुदिन अतिक्रमण हुँदै गइरहेको छ । मातृभूमिको रक्षायै सुस्तामा राज्यको उपस्थितिलाई प्रभावकारी रूपमा गरिनु अनिवार्य हुन्छ । सो क्षेत्रमा उपस्वास्थ्य चौकी, हुलाक, भोलुडो पुल र स्कूल व्यवस्थित छैनन् । सरास्र प्रहरी र जनपद प्रहरीका भवन पनि सानै अण्डारो अवस्थामा छ । नागरिकहरूको सुरक्षा र राज्य पक्षबाट प्रदान गर्न सकिने सेवाका लागि राज्यले तत्कालै यस्ता विषयमा पहल गर्नु अति आवश्यक छ । सुस्ताबासीका समस्यालाई अध्ययन गर्दा अहिले दुइटा पक्ष मुख छन् । पहिलो पक्ष, भारतबाट नेपालीमाथि हुने धिचोमिचो र उन्पीडनलाई रोक्नु पर्ने हुन्छ । दोस्रो पक्ष, सुस्ता क्षेत्रको ऐतिहासिक सीमांकनका आधारमा सुस्ताको सीमा अतिक्रमणको समस्यालाई समाधान गर्नु पर्ने छ ।

सुस्ता क्षेत्रको भ्रमणबाट फर्कँ लगत्तै मैले धन्वन्तरिपदमा सुस्ता सम्बन्धी प्रस्ताव राखिसकेको छु । यो विशेष प्राथमिकताको विषय भएकोले मन्त्रिपरिषदले आवश्यक छलफलका लागि सुस्ताको मुद्दालाई राजनीतिक समितिमा पठाइसकेको छ । मलाई विस्वास छ, राजनीतिक समितिको बैठकपछि यस बारेमा राज्यको उपस्थितिलाई प्रभावकारी बनाउन एउटा साप्ताहिक सहमति हुनेछ । आफ्नो मन्त्रालयको तर्फबाट सुस्तामा उपस्वास्थ्य चौकी स्थापनाको प्रक्रिया अघि बढाउन मैले जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छु ।

सबै राजनीतिक दललाई यस मामिलामा सचेत हुनका लागि जनदबाव आवश्यक रहन्छ । सीमा अतिक्रमण र विवादका समस्या हल गर्नु पूर्व ऐतिहासिक तथ्यसँग यथायं तथ्य पनि हेर्नु पर्ने हुन्छ । सुगौली सिन्धुपछिको अवस्थामा सात सालपछि सीमा अतिक्रमण तीव्र हुँदै आएको छ । यसका प्रमुख तीनवटा कारण विद्यमान छन् । अहिले जनस्तरबाट सीमा अतिक्रमण, जसलाई भारतीय सरकारका कुनै न कुनै निकायले परोक्ष ढंगले समर्थन गरेका छन् । दोस्रो, नेपालमा उपलब्ध छोटो-साधनमाथिको लोभले पनि भारतले

नेपाली भूमिमाथि आँखा गाड्दै आएको छ । तेस्रो, सामरिक महत्त्वको कोणबाट पनि उक्तै अतिक्रमणमा परेको छ । अरु खाले समस्या समाधान भए पनि सामरिक महत्त्वसँग जोडिएका समस्या हल हुन सकेको छैन ।

मूलक संविधानसभा चुनाव गराउने तयारीको संक्रमणकालीन अवस्थामा रहेकोले सबै समस्या यही अन्तरिम सरकारको पहलबाट गर्न सकिने भन्ने सकिने, तापनि समाधान गर्न सकिने समस्या पनि छन् । तसम समस्या माथि उभिएको मुलुक सामु अहिले जनआन्दोलनको लक्ष्य र देश बचाउने जिम्मेवारी पनि सँगी आइपरेको छ । जनआन्दोलनको लक्ष्य प्राप्ति गर्ने नाममा राष्ट्र डुवाउनु हुँदैन । सात साल पछिको राजनीतिक परिवर्तनपछि नेपालमा भारतीय सेना आएको थियो । अठार वर्षसम्म नेपालमा बसेर मात्रै ऊ भारत फर्किएको थियो । त्यस्तै रावुलको कालापानी क्षेत्रमा आएको भारतीय सेना पनि स्थायी बंकर बनाएपछि

नेपाली भूमिमाथि आँखा गाड्दै आएको छ । तेस्रो, सामरिक महत्त्वको कोणबाट पनि उक्तै अतिक्रमणमा परेको छ । अरु खाले समस्या समाधान भए पनि सामरिक महत्त्वसँग जोडिएका समस्या हल हुन सकेको छैन ।

नेपाली भूमिमाथि आँखा गाड्दै आएको छ । तेस्रो, सामरिक महत्त्वको कोणबाट पनि उक्तै अतिक्रमणमा परेको छ । अरु खाले समस्या समाधान भए पनि सामरिक महत्त्वसँग जोडिएका समस्या हल हुन सकेको छैन ।

## दूलाबडाको ठूलै दाउ

अचम्मको यो संसारमा धेरै किसिमका अचम्मलाग्दा कुराहरू पाइन्छन् । तीमध्ये एउटा अचम्मको कुरो छ दाउ । हो, जति पनि जिवित प्राणीहरू यस संसारमा छन्, ती सबैको आआफ्नै दाउहरू छन् । दाउ विनाको जीवन हामी कल्पनासम्म पनि गर्न सक्तैनौं । जहाँ दाउ, त्यहाँ जीवन । अर्थात्, दाउ भनेको जीवन र जीवन भनेकै दाउ । फरक केवल ठूलो र सानो मात्रै हो ।

दाउ, ठूलाठूला देशहरूको आफ्नै किसिमको हानिपूर्वक र सानातिना देशहरूको पनि आफ्नै किसिमका सानातिना दाउहरू हुनेगर्दछन् । जस्तो कि भनौं, अमेरिकी दाउका अगाडि नेपाली दाउ धेरै नै फुच्के देखिन्छ । तर दाउ त आखिर दाउ नै हो नि । जस्तो कि भनौं, अमेरिकाको दाउ होला, बेलायतको पनि दाउ होला । भारतको आफ्नै दाउहरू होलान्, चीनको पनि आफ्नै किसिमका दाउहरू होलान् । कसले के दाउ गर्छ र कसले गर्दैन भन्ने प्रश्न महत्त्वपूर्ण हुँदैन । यहाँ महत्त्वपूर्ण हुन्छ केवलती दाउहरू ठूला छन् कि साना ? विश्वबाट आतंकबाट निमूल गर्ने दिशामा अमेरिका लगायत अन्य ठूलाठूला देशहरूको दाउ पनि ठूलै देखिन्छ भने विनलादेनको दाउलाई सानो मान्न कुनै पनि हालतमा सकिन्न । किनभने, अमेरिका, बेलायत, भारत, पाकिस्तान जस्ता दादा मुलुकहरूसँग पीठेजोरी खेल्नु भनेको चानेचुने कुरो हैन । प्रहरीको आफ्नो दाउ हुन्छ अपराधीलाई समात्ने । तर अपराधीको पनि वेत्ले दाउ हुन्छ कि कसरी प्रहरीको आँखामा धुलो हाल्ने र उसको पञ्जाबाट फर्केने । उच्च पदस्थ अधिकारीहरूका आफ्नै किसिमका दाउहरू हुन्छन् । जस्तो कि, आफ्ना छोराछोरीहरूलाई कसरी आफू जस्तै सफल बनाउने र अमेरिका, बेलायत, फ्रान्स जस्ता धनीधनी मुलुकहरूमा पठाउने भन्ने दाउमा उन्पीडन हुने रणनीति सरकारले अपनाउनु पर्छ अनि मात्र तोकिएको समयमा चुनाव सम्पन्न हुन्छ

छ भने एमालेको आफ्नै दाउ छ, माओवादीहरूका आफ्नै दाउहरू छन् । त्यस्तै दाउ अन्य राजनैतिक पार्टीहरूका पनि नहोला, भन्न सकिदैन । आफ्नो पार्टीमा राम्रो छाप छाड्न सकियो भने भोली ठूलै ओहोसामा राख्दै गर्न पाइन्छ भन्ने किसिमको दाउ सबैखाले कार्यकर्ताहरूमा हुन्छ । नेताहरू कार्यकर्ताहरूलाई रिक्काउने दाउमा, कार्यकर्ताहरू आफ्ना नेताहरूलाई रिक्काउने दाउमा । उदाहरणको लागि, फरवार् छोडेर, ज्यानको आसामा, पहाड, जागीर सागीर त्यागेर १० वर्षसम्मको जनयुद्धमा होमिएका माओवादी नेता लगायत छापामारहरूमा त्यस्तो के स्वार्थ थियो ? के उनीहरू आजको जस्तो परिस्थितिमा ठूलै कुरा हात पार्ने दाउमा थिएनन् भन्न सकिनेछ ? तीमध्ये नेताहरूको दाउमा र छापामार तथा कार्यकर्ताहरूको दाउमा भिन्नता थिए । नेताहरूको दाउ अलि ठूलो थियो भने सानातिना कार्यकर्ताहरूको साना थिए होलान् । बस यति मात्र हो ।

अहिले राज्यले मधेसलाई बाईपास गरेर, बल प्रयोग गरेरै भए पनि निर्वाचन गराई छाड्ने दाउमा छ । तर मधेस, जसरी भए पनि निर्वाचन हुने नदिने दाउमा लागेको छ । खोटाडमा दुई दुईवटा प्रहरी चौकीमा आक्रमण गरेर हातहतियार र कम्प्याट ड्युइ लुटेर लैजानेहरू कुन दाउमा होलान् भन्नुहुन्छ ? हतियार लुटेर लैजाने क्रममा भनेको सुन्नुभएन ? निर्वाचन विधोल्नका लागि हतियार चाहियो ? यो के दाउ हैन ? दाउ त आखिर दाउ नै हो नि, हैन र पाठक ?

अर्थ मन्त्रालयको दाउसँग अर्थहीन मन्त्रालयहरूको दाउको कुनै अर्थ हुँदैन । बढी बजेट भएको कार्यालयको कम बजेटवाला कार्यालयहरूको कुनै हिसाब हुने गर्दैन । ठूला पार्टीका अगाडि भारेभै पार्टीहरूले कुनै हैसियत राख्दैनन् । जस्तै भनौं, नैवसंघको आफ्नो दाउ छ, अखिलको आफ्नै दाउ छ, क्रान्तिकारीको पनि त्यस्तै त्यस्तै अमूक दाउहरू होलान् । त्यस्तै,

## -गिरिराजमणि पोखरेल

मात्रै भारत फर्केको हो । नेपाली भूमिमा जून ढंगले भारतीय सेना बसाइँ आइरहेको छ, विगतका गी तथ्यलाई हामीले कदापि विस्मिन् हुँदैन ।

भारतले नेपालप्रति किस्ता-किस्ता गरेर मिचाहा प्रवृत्ति र अतिक्रमण गर्ने व्यवहार देखाउँदै आइरहेको छ । भारतको विधोमिडो र सीमा अतिक्रमणको विषयलाई तथ्यका आधारमा कडा रूपले प्रतिवाद गर्नु पर्दछ । भारतले हामीप्रति यस्तो प्रवृत्ति र व्यवहार लादनुमा उसको मिचाहा र विधोमिलोपण व्यवहार सामु आत्मसमर्पण गरिनुले सहयोगी भूमिका विवाह गरेको छ ।

राष्ट्रिय आत्म समर्पणलाई न्यागेर सुस्ता लगायतका अन्य भारतीय अतिक्रमणका विरुद्ध राज्य पक्षबाट समाधानको पहलसँगै आम जनसमुदायबाट सशक्त रूपमा प्रतिरोध पनि गरिनु पर्दछ । भारद्वाज सुस्ता लगायतका अतिक्रमण क्षेत्रको मामिलामा र राष्ट्रियताका सवालमा आम नेपाली एकजुट भएर प्रतिकारमा उत्रिनुपर्दछ ।

## अकेला चितवन

वाईसीएलको केही पनि दाउ छैन होला भन्नामिले ठाउँ पनि देखिन्न । त्यसमा पनि प्रचण्डको आफ्नो दाउ होला, बाबुरामको आफ्नै, बिर्गोडिएरहरूको आफ्ना दाउहरू होलान् भने कमिसार, कमाण्डर, सहकमाण्डर लगायत शिविगिभित्रका छापामारहरू सबैसबैको आआफ्नै किसिमका दाउहरू होलान् । फरक केवल ठूला दाउ र साना दाउका मात्रै हुन् ।

पत्रपत्रिकाका बीचमा पनि अनेकौं किसिमका दाउहरू हुन्छन् । जस्तो कि भनौं, मोफसलका पत्रपत्रिकाहरूको तुलनामा राष्ट्रियस्तरका पत्रपत्रिकाहरूको दाउ केयन गुना ठूला हुन्छ । लोकल पत्रिकाहरूमा केवल अलिअलि विज्ञापनहरू जम्मा गर्ने र जसोतसो पत्रिका चलाउने भन्ने दाउ रहेको हुन्छ भने केन्द्रीयस्तरका पत्रिकाहरूको अलि बेरले टाईपको दाउ हुन्छ । तर दाउ त दाउ नै हो नि । चाहे त्यो ठूलो होस्, चाहे सानो ।

आफ्नो शेषपछि, देशको प्रधानमन्त्री छोरी होस भन्ने दाउमा गिरिजा हुनसक्छन् भने कहिले गिरिजा जाला र पार्टी लगायत प्रधानमन्त्रीको अप्तताली स्याहारला भन्ने दाउमा सुशिल कोइराला, रामचन्द्र, शेरबहादुर, प्रकाशमान, नरहरि जस्ता होनहार नेतागणहरू नहोला भन्ने सकिने कुनै संकेत कुनैबाट पाइँन्छ ? त्यस्तै पार्टीमा राम्रो पकड कायम राखिराख्न पाए सके त मन्त्री नै पड्काइएला, नभए राजदूत, निर्देशक, प्रवक्ता जावा त कतै नजाला भन्ने दाउमा अधिकांश मानिसहरू नहोला ?

पृथक पृथक माछेहरू, पृथक पृथक पार्टीहरू, अनि पृथक पृथक दाउहरू । यो हो आजको वास्तविकता । आजको मात्रै किन ? दाउको इतिहास धेरै नै लामो छ । पौराणिककालदेखि नै हो यस्तो शीर्षाणश भएको । दाउ, सबैका लागि जिउने एउटा माध्यम बनेको छ । दाउ विनाको जीवन निरर्थक र निस्साधन हुन्छ । तर दाउ गर्दा, दाउ दिदा, अलिकति ठूलैखाले गर्नुपर्दोहेछ, दाउ लिँदा पनि ठूलै लिनुपर्नेरहेछ । त्यसै यो कदावत बनेको हैन होला दूलाबडाका ठूलै दाउ, सानातिनाका

..... मा घाउ ।





विश्व समाचार

मुसलमानलाई गोली हानी हत्या

याता/ माघ १२ दक्षिणी थाइल्याण्डको तनावग्रस्त क्षेत्रमा सविध पृथक्तावादी विद्रोहीले ५ मुसलमानहरूलाई गोली हानी हत्या गरेको प्रहरीले आज जनाएको छ।

पाकिस्तानमा हिंसा चर्को

पेशावर/ माघ १२ भएपछि ३० जनाको ज्यान जाने गरी हिंसा चर्को क्षेत्रमा विद्रोहीहरू लुकिछिपी बसेको उत्रर पश्चिमी पाकिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको भीषण गोलाबारीपछि आफ्नो ज्यान जोगाउन त्यहाँका सयौं बासिन्दा सुरक्षित स्थानतर्फ पलायन भएको अधिकारीहरूले आज जनाएका छन्।

भारीमात्रामा काठ पक्राउ

जङ्गलबाट अवैध रूपले सालको काठ कटान गरी लगीरहेको अवस्थामा जिल्लाका गृहका बजारस्थित बाटोमा काठसहित पक्राउ ट्याक्टर प्रहरीले पक्राउ गरेको छ।



अर्थ जगत

पहिलो चरणमै दश लाख उपभोक्ता लाभान्वित

मकवानपुर/ माघ १२ नेदरल्याण्ड सरकारको सहयोगमा तलाई तथा शिवाविका लागि जैविक विविधता कार्यक्रम (बाइसेप-एसटी) सञ्चालित मध्य तराईका आठ जिल्लाका दश लाख जनसङ्ख्या लाभान्वित भएका छन्।

संविधानसभाको निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट

इनरुवा, १२ माघ। नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले दोश्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकलाई निर्वाचन रूपमा संविधानसभाको निर्वाचनतर्फ जोड्याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।

उहाँले आज यहाँ आयोजित सुनसरी जिल्लाका अर्गुवा पार्टी कार्यकर्ता भेलामा जनताको बलिदानले प्राप्त लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकलाई अग्रगण्यतर्फ लान संविधानसभाको निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो।

कार्यवाहक सभापति कोइरालाले मधेश आन्दोलनका नाममा हिंसा भड्काउने विरुद्ध काङ्ग्रेसका युवापुस्तालाई डटेर लानसमेत आग्रह गर्नुभयो।

कालो भण्डा ...

गन्तुका साथै जिल्ला प्रहरी कार्यालयआगाड टायर बागेर धर्नामा बसेका थिए। ती पार्टीका कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसका नेताहरू चढेको सवारीसाधनलाई अवरोध खडा गरेर कालो भण्डा देखाएका थिए भने सोही समयमा सशस्त्र सङ्गठनहरूले शूङ्खलाबद्ध बम विस्फोट गराएका थिए।



फिल्मी दुनिया

करिना पनि विपशाको बाटोमा

बलिउड नायिकाहरूको आफूलाई हट देखाउन कोभन्दा कोभन्ने बौद्ध चर्चित नायिका करिना कपूर पनि सामेल भएकी छन्।

आक्रमणमा दुईको मृत्यु

इटहरी/ माघ १२ इटहरी नगरपालिका-५ पत्रकडीमा गराएति हतियारधारी डोकाहरूको आक्रमणमा परी दुई विद्यार्थीको मृत्यु भएको छ।

सातदलका कारण मधेश तनाव गुप्ता

राजविराज/ माघ १२ मधेशी जनअधिकार फोरमका सहसंयोजक जयप्रकाशप्रसाद गुप्ताले सातदलीय गठबन्धनका नेताहरूले मधेश भ्रमणका क्रममा अग्रगण्य विज्ञान प्रतिष्ठानमा अभिव्यक्ति दिएका कारण मधेश तनावपूर्ण बन्दै गएको आरोप लगाउनुभएको छ।

वोर खोज्नेहरू ...

नजिक बसिरहेको बताइएको छ। अर्को तर्फ बारा जिल्ला प्रहरीको पंजीयार थरका एक प्रहरी निरीक्षकले सो घटना दबाउनुको लागि तीन हजार रूपैयाँ माघ ८ अघि राधेमाई टोल स्थित आफ्नो घरमा लिएका थिए।

Table with 2 columns: Category (नेप, वृष, मिथुन, कर्कट, सिंह, कर्कश) and Description (विरोधी संग संघर्ष हुने, धैर्य लगनशिलता बढने, प्रभावकारी व्यक्ति विकास हुने, आध्यात्मिकी श्रोत बढने, शौचिक संकथना बढने, परिभा प्रतियोगितामा सफलता).

Table with 2 columns: Title (तर्किकृत विज्ञापन) and Content (₹. 900/- मा एक लाख वाई गरी, स्तरीय ग्यारेण्टी भएको उचित मूल्यमा, तपाईंको भाग मात्र ₹ 900/- मा).

Advertisement for 'नेशनल मेडिकल कलेज नै किन ?' (National Medical College, why not?). Includes text about quality education, location, and contact information.

### मेरो नेपाल



**चिकित्सा कुमार्त पेशा:** आफ्नो जिविका गुजार्नका लागि कलैयाको मूख्य सडकमा नै बसेर एक बच्चाको कपाल काट्दै एक हजाम। तस्वीर: कृपा दैनिक



च  
ट  
नी  
ति  
मि  
ल्लि  
ना  
को

नेतृत्व ले नै विगार्छ देश,  
नेतृत्व ले नै स्वार्थ छ  
नेतृत्वले नै उभो लाद देश,  
नेतृत्वले नै तल भादछ  
ऐजेफ नेतृत्व भएकोदेशमा,  
विकास त अवश्य होला नै  
कसैले आफ्नो भविष्य  
सपार्दछ

### चुरे पहाडबाट हेर्दा मावाणिज्य दुतावासको जिलेबी...

वीरगंज स्थित महावाणिज्य दुतावासमा गणतन्त्र दिवसको अवसरमा बोलाईएका पाहुनाहरूको सत्कारमा राखीएको जिलेबीको कुरो सुन्दा सुलसुलेलाई बल्यकालको याद आयो र भन्नु थाल्यो - गाउँघरमा धान काटेर भित्र्याउँदाखेरी आलसको तेलमा बनाएको जिलेबी हलवाईले गाउँ गाउँ घुमाई बेच्चा खेरी खाएको स्वादलाई दुतावासले निरन्तरता दिएको छ।

### समाचार संक्षेप

#### चक्रप्रणालीको विषयमा अवरुद्ध सडक सुचारु

■ कृपा संवाददाता — संचले गत माघ ७ गतेबाट नै स्थगित गरिएको जनाएपाँछ त्यसको विरोध गर्दै वीरगंज दुवानी संचले उक्त सडक-खण्ड अवरुद्ध पारेको हो।  
आइतवार पर्सौं जिल्ला प्रशासनमा सो प्रणाली बारे बार्ता गर्ने सहमति भएपछि विहान ९ बजेबाट अवरुद्ध रहेको वीरगंज-पथलैया सडक खण्ड सांभा ५ बजेदेखि सुचारु भएको थियो।

#### चक्रप्रणालीको विषयमा अवरुद्ध सडक सुचारु

■ कृपा संवाददाता — संचले गत माघ ७ गतेबाट नै स्थगित गरिएको जनाएपाँछ त्यसको विरोध गर्दै वीरगंज दुवानी संचले उक्त सडक-खण्ड अवरुद्ध पारेको हो।  
आइतवार पर्सौं जिल्ला प्रशासनमा सो प्रणाली बारे बार्ता गर्ने सहमति भएपछि विहान ९ बजेबाट अवरुद्ध रहेको वीरगंज-पथलैया सडक खण्ड सांभा ५ बजेदेखि सुचारु भएको थियो।

#### मैनबती, अग्ररती बनाउने तालीम

■ कृपा संवाददाता — वीरगंज, १२ माघ / महिला श-शक्तिकरण तथा बाल कल्याण संघ पसाले जयमंगलापुर गाविसमा संचालन भई रहेको महिला श-शक्तिकरणका लागि गरिवी निवारण कार्यक्रम अन्तर्गत ७ दिने मैनबती र अग्ररती बनाउने तालीम शनिवार उदघाटन गरेको छ।  
संघ पर्सौंका अध्यक्ष सुरेन्द्र प्रसाद सिंहको सभापतित्वमा र समाजसेवी कमल प्रसाद साहको प्रमुख आतिथ्यमा उक्त तालीम उदघाटन भएको हो। ३०-३० जना महिलाको सहभागिता रहेको तालीमको मुख्य प्रशिक्षक श्रीमती गायत्री देवी र अंजु मैया मैनाली हुनुहुन्छ। उदघाटन समारोहको संचालन विशेष्वर प्रसाद साहले गर्नु भएको थियो।

#### राहत कोटाका लागि शिक्षक युनियन गठन

■ कृपा संवाददाता — कलैया, १२ माघ / वारा जिल्ला अन्तर्गतका सामुदायीक विद्यालयहरूमा सरकारीले प्रदान गर्ने राहत कोटा पारदर्शी नभएको भन्दै त्यसका लागि राहत शिक्षकको हकहितका लागि सुभा प्रसाद यादवको संयोजकत्वमा १३ सदस्यीय राहत शिक्षक हक हित संरक्षण युनियन तदर्थ समिति गठन गरिएको छ।  
कलैयास्थित सिद्धेश्वर माविमा गठन गरिएको सो समितिका सदस्यहरूमा दिनेश कुमार पाल, मिरा अधिकारी, रश्मि ढकाल, पन्नालाल दास, रामनारायण चौधरी लगायतका रहेको समितिका उप-संयोजक पन्नालाल दासले विज्ञापित मार्फत जानकारी दिनुभयो।

#### शिक्षकहरूको ईलाका मेला सम्पन्न

■ कृपा संवाददाता — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट शिक्षकहरूको ईलाका मेला आज गौरी शंकर उच्चमावि निजगढमा सम्पन्न भयो। मेलाको उद्घाटन चोलागाईंको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाली शिक्षक संगठन (कांतिकारी) ईलाका कमिटी गठन गरेको छ।  
शिक्षक नागेन्द्र प्रसाद साहको सभा अध्यक्षतामा सम्पन्न भेला भोजपुर उपराज्य समितिका संयोजक रामानन्द मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

#### विकृती हटाउन समिति

■ कृपा संवाददाता — वीरगंज, १२ माघ / सामुदायी प्रहरी केन्द्र वीरगंज १३ ले सोक्षेत्र नगरको विकृती हटाउनका लागि समिति गठन गरेको छ। वीरगंजको शंभुलाई विज्ञापितमार्फत आग्रह गरीएको छ।

## हिमाली भेगमा र पहाडी भेगमा भिषण हिमपात संचार सम्पर्क बिच्छेद, खाद्यान्नको अभाव हुन सक्ने आशंका

■ कृपा संवाददाता — शुरुबार रातिबाट परेको हिमपातले गर्दा कतिपय हिमाली जिल्लाको संचार सम्पर्क समेत बिच्छेद भएको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले जनाएको छ। हिमाली जिल्ला मुगुमा अर्हले सम्मकै सबैभन्दा धेरै हिउ परेको जनाइएको छ। सो जिल्लामा तीन फिट बाक्लो हिउ परेको छ। त्यसैगरी हिमपात संगसंगै परेको सिमसिमेपानी र हुस्सुले गर्दा हुम्ला, जुम्ला, कालिकोट, लगायतका जनताको जनजिवन प्रभावित भएको पनि समाचारमा



हिउको आकर्षणको मज्जा लिन दामनमा पुगेका कृपा दैनिकका आईटी प्रमुख। तस्वीर: रामबाबु यादव

■ कृपा संवाददाता — रौतहट, १२ माघ / रौतहट जिल्लाको बसतपडिमा लगाइएको लागु औषध अफिम प्रहरीले नष्ट पारेको छ। सो गाविसको वडा नं. २, ३, ४ मा तीन विगाहाभन्दा बढि जमिनमा लगाइएको उक्त अफिम नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सोही गाविसमा रहेको प्रहरी चौकीका ईन्चार्ज बाबुराम भुजाको नेतृत्वमा अफिम प्रहरीले सो खेतमा लगाइएको अफिम खेती नष्ट पारेको हो। यद्धपी प्रहरीले कसैलाई पनि चिन्तनगमा नाँलएको बताइएको छ।

जनाइएको छ। रोप्ना रकम कालिकोटमा पनि चर्को हिमपात परेको बताइएको छ। हिमपात संगसंगै ति जिल्लाहरूमा अंसिना पनि परेको छ। त्यसैगरी पश्चिमाञ्चलका गोर्खा, लमजुंग लगायतका पहाडी भेगको उच्च भागमा समेत हिउ परेको जनाइएको छ। बाक्लो हिउ र हुस्सुका कारण ति जिल्लाहरूको जनजीवन पनि प्रभावित भएको छ। हिमपातका कारण मनांग, मुस्तांग लगायतका हिमाल परिका जिल्लामा हवाई उडान समेत उडन नसकेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ। अर्हैपनि हिमपातको विस्तृत विवरण प्राप्त भई नसकेको बताइएको छ।

#### मगन्तेद्वारा गुम्बालाई आर्थिक सहयोग

■ कृपा संवाददाता — निजगढ, १२ माघ / वारा निजगढ वडा नं. ७ स्थित अधुरो रहेको टाँसी छथोई फेलालिंग गुम्बालाई पुनः निर्माण गरी सम्पन्न गराउन काठमाण्डौका विभिन्न गुम्बाहरूको नजिकै बसी मागेर जीवन गुजारा चलाउने एक मगन्तेले १० हजार रुपैया आर्थिक सहयोग गरेको छ।  
वाराको डुमरवाना गाविस अन्तर्गत रहेको ककरी ४ का मगन्त कुम्डज लामाले उक्त रकम गुम्बालाई सहयोग गर्नु भएको निर्माण समितिका अध्यक्ष पेमा सिद्धि लामाले जानकारी दिएका छन्। करिव १२ वर्ष अघि तत्कालीन समान्य प्रशासन मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरी निर्णया कार्य थालनी गरिएपनि विभिन्न कारणले हाल सम्मा जीण अवस्थामा रहेको थियो। सोही गुम्बाको प्रांगणमा आज आयोजित भेलामा निजगढ विकास समितिबाट १ लाख ५० हजार, यातायात ट्रक व्यवसायी संघ निजगढले ५५ हजार, समाजसेवी उद्योगी शुरेश खनालबाट १० हजार १ रुपैया, वयो वृद्ध समाजसेवी ललित बहादुर वृद्धाथोकीबाट ५ हजार र बुद्धिमान पिंगिसले १० बोरा सिमेन्ट सहित २ लाख ३५ हजार आर्थिक संकलन भएको छ। अधुरो गुम्बा निर्माण गर्न करिव ९ लाख रुपैया लाग्ने नव गुम्बा निर्माण समितिले जानकारी दिएको छ।

#### एक महिनाको फरकमा दुईवटा बच्चा

काठमाडौं, १२ माघ / एक गर्भवती महिलाले एक महिनाको फरकमा दुई सन्तानको जन्म दिएको समाचार प्राप्त भएको छ।  
प्राप्त समाचार अनुसार दैलेखको नाउले कटुवाल-२ की २३ वर्षीया यती थापाले गत पुस ९ गते छोराको जन्म दिएकी थिइन्। त्यसको ट्याबके एक महिनापछि अर्थात् माघ १० गते बिहीबार अर्को एक सन्तानको जन्म दिएकी छन्। गत पुस ९ गते गर्भवती थापालाई ब्याथलेपछि स्थानीय दल्लुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा

#### श्रमिक संघद्वारा आन्दोलन घोषणा

■ कृपा संवाददाता — वीरगंज, १२ माघ / नेपाल व्यापार श्रमिक संघ पर्सौंले वीरगंज उद्योग संघसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सात सुत्रीय मांग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।  
घोषित कार्यक्रम अनुसार माघ महिना भरी शनिवार शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने, माघ १८ गते साँफे ६ बजे मसाल जुलुस प्रदर्शन गर्ने र १९ गते देखि वीरगंज बन्दको घोषणा गरेको संघका सचिव मनोज कुमार सिन्हाले विज्ञापितमार्फत जानकारी दिनुभयो। व्यवस्थापन पक्षसंग मांग पुरा गराउन दबाव दिन समेत वीरगंज उद्योग वाणिज्य संघलाई विज्ञापितमार्फत आग्रह गरीएको छ।

#### कालो भण्डा देखाउने रिहा

कन्चनपुर (सप्तरी), १२ माघ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र गृह राज्यमन्त्री रामकुमार चौधरीलाई हिजो कालो भण्डा देखाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको भडपमा पक्राउ गरेका ३१ जनालाई प्रहरीले आज विहान रिहा गर्‍यो।  
उनीहरूलाई बम विस्फोट र हडुगामुहामा गरेको आरोपमा पक्राउ गरिएको थियो। पक्राउको विरोधमा मधेशी जनअधिकार फोरम, सदामानवा पार्टी र तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरूले आज विहानदेखि राजवजार बजार बन्द - शेष: पृष्ठ ४ मा